



नेको इन्सुरेन्स लि. Neco Insurance Ltd.

केन्द्रीय कार्यालय: बीमा भवन, ज्ञानेश्वर, पोष्ट बक्स नं. १२२७१, काठमाडौं, नेपाल
फोन नं. ०१-४५४२२६३, फ्याक्स नं. ९७७-१-४४२९९६२
E-mail: info@neco.com.np, Web: www.neco.com.np

व्यावसायिक सवारी साधन बीमाको प्रस्ताव फाराम महत्वपूर्ण सूचना

सवारी साधनको बीमाङ्क निर्धारण देहाय बमोजिम हुनेछः-

- (क) प्रत्येक बीमा अवधिको शुरुमा बीमितले घोषणा गरेको मूल्यलाई सो बीमा अवधिको लागि सवारी साधनको बीमाङ्क मानिनेछ।
(ख) सवारी साधनको वितरक वा उत्पादकले मूल्यसूची उपलब्ध गराइरहेको सवारी साधनको खण्ड (क) बमोजिमको घोषित मूल्य निर्धारण गर्दा बीमितले प्रत्येक बीमा अवधिको शुरुमा यस बीमालेख अन्तर्गत बीमा हुने ब्राण्ड र मोडलको सवारी साधनको तथा सोमा जडित पार्टपूजाको उत्पादकको उपलब्ध गराएको मूल्यसूचीबाट देहाय बमोजिम ऱ्हास कट्टी गरी घोषित मूल्य कायम गर्नु पर्नेछ।

नेपालमा दर्ता भएको मितिदेखि गणना गर्दा सवारी साधनको उमेर	ऱ्हास कट्टीको दर
६ महिनाभन्दा कम	० प्रतिशत
६ महिनादेखि १ वर्षभन्दा कम	५ प्रतिशत
१ वर्षदेखि २ वर्षभन्दा कम	१० प्रतिशत
२ वर्षदेखि ३ वर्षभन्दा कम	१५ प्रतिशत
३ वर्षदेखि ४ वर्षभन्दा कम	२५ प्रतिशत
४ वर्षदेखि ५ वर्षभन्दा कम	३५ प्रतिशत
५ वर्षदेखि १० वर्षभन्दा कम	४० प्रतिशत
१० वर्ष वा सोभन्दा बढी	५० प्रतिशत

- (ग) सवारी साधनको उत्पादकले मूल्य सूची उपलब्ध गराउन छाडेको वा दर्ता भएको मितिदेखि गणना गर्दा दश वर्ष वा सोभन्दा बढी उमेर पुगेको सवारी साधनको खण्ड (क) बमोजिमको घोषित मूल्य निर्धारण गर्दा प्रत्येक बीमा अवधिको शुरुमा बीमित र बीमकको आपसी सहमतिबाट तय गर्नु पर्नेछ।

प्रस्तावकको	पूरा नाम नेपालीमा : _____	प्रस्तावकको व्यक्ति सवारी साधनको फरक सवारी साधनको मालिक भएमा निजको	पूरा नाम नेपालीमा : _____
	In English : _____		In English : _____
	स्थायी लेखा नं. :		स्थायी लेखा नं. :
	ठेगाना :		ठेगाना :
	टेलिफोन :		टेलिफोन :
	इ-मेल :		इ-मेल :
	पेशा :		पेशा :
प्रस्तावित सवारी साधनको	इन्जिन नं. :	च्यासिस नं. :	
	दर्ता नं. :	बनाउने कम्पनी :	
	बनोट :	मोडेल :	
	बनेको वर्ष :	घन क्षमता (क्यूबिक क्यापासिटी) :	
	सरसामान बोहेक सवारी घोषित मूल्य:	भारवन क्षमता/चालक सहित सीट क्षमता:	
	सरसामानको विवरण सहित घोषित मूल्य:	दर्ता मिति :	
	जम्मा घोषित मूल्य :	खरिद मिति :	
			खरिदको समयमा नयाँ वा पुरानो :

१. तपाईं निम्नमध्ये कुन प्रकारको बीमालेख लिन चाहानुहुन्छ ? (क) व्यापक (प्याकेज) (ख) तेस्रो पक्षप्रति दायित्व	
२. के तपाईं प्रस्तावित गाडीको दावीको सम्बन्धमा “स्वेच्छिक अवधि” बहन गर्न चाहानुहुन्छ ? चाहानुहुन्छ भने रकम खुलाउनु होस् । नोट : स्वेच्छिक अवधिको रूपमा रु.१,०००, रु.२,०००, रु.५,००० वा रु.१०,००० बहन गर्दा शुरू बीमाशुल्कमा क्रमशः १०%, १५%, २०% र २५% छुट पाइने छ ।	
३. निम्नलिखित कुन उद्देश्यको लागि सवारी साधन प्रयोग गरिन्छ ? (क) भाडा वा इनामको लागि यात्री तथा तिनीहरूको सामान ढुवानी गर्न (ट्याक्सी वा बस) (ख) प्रस्तावको आफ्नै मालसामान ढुवानी गर्न (निजी ढुवानी) (ग) भाडा वा इनामका लागि अन्य व्यक्तिको मालसामान ढुवानी गर्न (सार्वजनिक ढुवानी) (घ) अन्य (उल्लेख गर्नुहोस्)	(क) (ख) (ग) (घ)
४. के गाडीमा पछाडि दोब्बर पांग्रा र दोब्बर स्प्रिङ जडान गरिएको छ ?	
५. गाडी प्रयोग गरिने मुख्य भौगोलिक क्षेत्र कुन हो ?	
६. सधैं जसो प्रस्तावित गाडी राख्ने स्थानको ठेगाना उल्लेख गर्नुहोस् ।	
७. धेरै जसो प्रस्तावित गाडी खुल्ला स्थान वा ग्यारेजमध्ये कहाँ राखिन्छ ?	
८. के प्रस्तावित गाडी पूर्ण आवधिक मर्मत भएको अवस्थामा रहन्छ ।	
९. के तपाईंले प्रस्तावित गाडीको अन्य कुनै बीमा गर्नु भएको छ ? यदि छ भने बीमकको नाम र बीमा समाप्त हुने मिति खुलाउनु होस्	
१०. के तपाईं विगतका विमकहरूबाट दावी रहित छुट (No-Claim Discount) पाउनु हुन्थ्यो ? यदि पाउनु हुन्थ्यो भने कृपया छुट समेत खुल्ने गरि नवीकरण सूचना संलग्न गर्नुहोस् ।	
११. के कुनै कम्पनी वा बीमकद्वारा कहिल्यै (क) तपाईंको प्रस्ताव अस्वीकार गरिएको थियो ? (ख) विशेष शर्त राखिएको थियो ? (ग) तपाईंको गाडीको बीमालेख रद्द गरिएको वा नवीकरण गर्न अस्वीकार गरिएको थियो ?	(क) (ख) (ग)
१२. तपाईंको आफ्नै वा आफैले हाँकेको सम्पूर्ण गाडीमा विगत तीन वर्षमा भएको दुर्घटना र हानिको विवरण दिनुहोस् ।	
१३. के तपाईं हलदुङ्गा, हडताल, नागरिक उपद्रव, द्वेषपूर्ण विध्वंसात्मक कार्य तथा आतङ्ककारी गतिविधि जोखिम समूहको सुरक्षा गर्न चाहनु हुन्छ ?	
१४. निम्नलिखित व्यक्तिहरूको दुर्घटना बीमाको लागि संख्या तथा विवरण खुलाउनु होस् (क) तलबी चालक (ख) परिचालक (ग) हेल्पर (घ) अन्य कर्मचारी (संख्या तथा विवरण खोल्नुहोस्)	
१५. दुर्घटना बीमा गर्नु पर्ने यात्रुहरूको संख्या उल्लेख गर्नुहोस् । (त्यस्तो संख्या अनुमति प्राप्त सिट संख्या अनुरूप हुनु पर्नेछ)	
१६. के तपाईं सवारी साधन दुर्घटना भई सडकबाट बाहिर गएमा सो सवारी साधनलाई सडकसम्म ल्याउन लाग्ने खर्चको बीमा गराउन चाहनु हुन्छ ? नोट : १(क) यो बीमा गराएमा सवारी साधन (कन्स्ट्रक्सन इक्वूपमेन्ट भेइकल बाहेक) दुर्घटना भई सडकबाट बाहिर गएमा सो सवारी साधनलाई सडकसम्म निकाल्दा लाग्ने आवश्यक तथा वास्तविक खर्च बीमकले व्यहोर्ने छ । तर सो वापत बीमकले भुक्तानी गर्ने रकम सवारी साधन (जडित पार्टपुर्जा सहित) को घोषित मूल्यको ५% वा एक लाख रुपैयाँमध्ये जुन घटी हुन्छ सो भन्दा बढी हुने छैन । (ख) यो बीमा गराएमा कन्स्ट्रक्सन इक्वूपमेन्ट भेइकल दुर्घटना भई सडकबाट बाहिर गएमा सो सवारी साधनलाई सडकसम्म निकाल्दा लाग्ने आवश्यक तथा वास्तविक खर्च बीमकले व्यहोर्ने छ तर सो वापत बीमकले भुक्तानी गर्ने रकम सवारी साधन (जडित पार्टपुर्जा सहित) को घोषित मूल्यको ५% वा दुई लाख पचास हजार रुपैयाँ मध्ये जुन घटी हुन्छ सो भन्दा बढी हुने छैन । २(क) कन्स्ट्रक्सन इक्वूपमेन्ट भेइकल बाहेकका सवारी साधनको लागि यो बीमा गराउन प्रति सवारी साधन रु ५००/- थप लाग्ने छ । (ख) कन्स्ट्रक्सन इक्वूपमेन्ट भेइकलको लागि यो बीमा गराउन प्रति सवारी साधन रु १०००/- थप लाग्ने छ ।	 चाहन्छु/चाहान्न
१७. बीमा अवधि :देखिसम्म	

म/हामी यसद्वारा घोषणा गर्दछु/गर्दछौं कि उल्लिखित विवरण साँचो हो र म/हामी सहमत छु/छौं कि यो घोषणा र माथि उल्लेखित उत्तर मेरो/हाम्रो र नेको इन्सुरेन्स लि. बीचको करारको आधार हुनेछ ।

मिति :

अभिकर्ता :

प्रस्तावको हस्ताक्षर :